

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र
त्रिपुरेश्वर, काठमाडौं

प्रशिक्षकको सूचि (Roster) मा नाम समावेश गर्ने सम्बन्धि सूचना ।

(वेबसाइटमा सूचना प्रकाशित मिति:- २०७८/५/१०)

यस केन्द्रबाट संचालन हुने विभिन्न विषयका सीप विकास, उद्यमशिलता विकास तथा अन्य विषयमा तालीम सञ्चालन गर्न आवश्यक पर्ने प्रशिक्षकको यस केन्द्रमा रहेको सूचि (Roster) अद्यावधिक गर्नुपर्ने भएकोले सम्बन्धित विषयको प्रशिक्षकको सूचिमा समावेश हुन योग्यता पुगेका इच्छुक व्यक्तिहरूले तोकिएबमोजिमको दरखास्त फाराम भरी तपसिलबमोजिमका कागजातहरूसहित यस केन्द्रको इमेल ठेगाना mcsipc2076@gmail.com मा आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीको लागि यस केन्द्रमा सम्पर्क गर्न सकिने छ ।

आवश्यक कागजातहरू:

१. दरखास्त फाराम ।
२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
४. अनुभव/तालीम/ सीप परीक्षण तह/व्यवसायिक योग्यता प्रमाणित गर्ने कागजातको प्रमाणित प्रतिलिपि ।
५. अन्य आवश्यक कागजातहरू ।

द्रष्टव्य:

- क. यस केन्द्रमा पर्न आएका दरखास्त उपर छानवीन गरी सूचि (Roster) अद्यावधिक गरिनेछ ।
- ख. रीत नपुगेको दरखास्त फाराम उपर कुनै कारवाही गरिने छैन ।
- ग. सूचिमा नाम समावेश गर्ने/नगर्ने अन्तिम अधिकार यस केन्द्रमा सुरक्षित रहनेछ ।
- घ. सूचिमा नाम समावेश भएका व्यक्तिहरू मध्येबाट आवश्यक परेमा मात्र प्रशिक्षण कार्यका लागि प्रशिक्षकको रूपमा खटाउन सकिनेछ ।
- ङ. अन्य कुराहरू प्रचलित कानूनबमोजिम हुनेछ ।
- च. फरक-फरक विषयको प्रशिक्षकको सूचि (Roster) मा समावेश हुन दरखास्त, कागजातसहित संलग्न राखी छुट्टाछुट्टै इमेल पेश गर्नुपर्ने छ ।
- छ. इमेलमार्फत् दरखास्त, कागजातहरू पठाउँदा Subject मा "आफूसँग सम्बन्धित विषयको प्रशिक्षकको रोष्टर" भनी उल्लेख गर्नुपर्नेछ । (जस्तै:- मोवाइल मर्मत विषयको प्रशिक्षकको रोष्टर)
- ज. इमेलमार्फत् पठाइएका कागजातहरू प्रष्ट बुझिने हुनुपर्नेछ । अन्यथा सूचिमा समावेश गरिने छैन ।
- झ. विवरणहरू संसोधन गर्नुपर्ने भएमा पुनः दरखास्त पेश गर्नुपर्नेछ ।
- ञ. केन्द्रले प्रत्येक आर्थिक वर्षमा रोष्टर अद्यावधिक गर्न सूचना प्रकाशित गर्न सक्नेछ ।
- ट. अधिल्लो आ.व.मा दरखास्त पेश गरिसक्नुभएका प्रशिक्षकहरूले सूचीमा आफ्नो विवरण अद्यावधिक गर्न चाहेमा पुनः दरखास्त एवं कागजातहरू संलग्न राखी इमेल पठाउनु पर्नेछ ।

ठ. रोष्टरमा समावेश भएकै कारणबाट प्रशिक्षण कार्यमा सहभागी गराइने सुनिश्चितता हुनेछैन । तालीम कार्यक्रममा उपयुक्त प्रशिक्षक छनौट गर्ने अधिकार यस केन्द्रलाई मात्र हुनेछ ।

सीप/उद्यमशीलता विकास तालिम प्रशिक्षकको शैक्षिक योग्यता, तालीम वा अनुभव

क. प्रशिक्षक:- सम्बन्धित विषयमा मान्यता प्राप्त संस्था/विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरी शिक्षण प्रशिक्षणको तालीम लिएको र कम्तिमा ५ वर्ष कार्यानुभव भएको वा सम्बन्धित विषयमा सीप तह-३ उत्तीर्ण गरी ५ वर्षको कार्यानुभव भएको ।

ख. सहायक प्रशिक्षक:- सम्बन्धित विषयमा मान्यता प्राप्त संस्था/विश्वविद्यालयबाट प्रमाणपत्र डिप्लोमा तह उत्तीर्ण गरी शिक्षण प्रशिक्षणको तालीम लिएको वा सम्बन्धित विषयमा सीप तह-३ उत्तीर्ण भएको वा प्राविधिक एस.एल.सी. वा सीप तह-२ उत्तीर्ण गरी ३ वर्षको कार्यानुभव भएको ।

तालीमका विषयहरू:-

सि.नं.	तालीमको नाम	सि.नं.	तालीमको नाम
१	मोटर वाइन्डिङ	१८	सिस्नो पाउडर बनाउने
२	प्लम्बिङ	१९	खाँदी
३	डिटरजेन्ट पाउडर बनाउने	२०	उद्यमशीलता विकास
४	साबुन (झोल, बार)	२१	मोवाइल मर्मत
५	बेसिक प्याट्रन सिलाई	२२	कम्प्युटर मर्मत- हार्डवेयर
६	एडभान्स प्याट्रन सिलाई	२३	फेस मास्क बनाउने
७	फेसन डिजाइन	२४	वेत वासका सामग्री
८	हाते इम्ब्रोईडरी	२५	कफि वारिष्टा
९	मेसिन इम्ब्रोईडरी	२६	बेकरी बेसिक
१०	क्रिष्टल सामग्री उत्पादन	२७	ढाका
११	Auto mechanic (गाडि मर्मत-४ चक्के)	२८	छाला
१२	मोटरसाइकल मर्मत	२९	सेरामिक्स
१३	पटेर	३०	कागजको कप प्लेट बनाउने
१४	बावियो	३१	प्याकेजिङ
१५	थाकल	३२	लेवलिङ
१६	व्यूटिसीयन (बेसिक)	३३	बजारिकरण
१७	व्यूटिसीयन (एडभान्स)		

केन्द्रको ठेगाना:- लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, उद्योग परिसर, त्रिपुरेश्वर, काठमाडौं

फोन नं.:- ०१-५३५६९३१/५३५१५३८/४२५१५३८

वेबसाइट:- www.mcsipc.gov.np **इमेल:-** mcsipc2076@gmail.com

दरखास्त फारामको ढाँचा

श्रीमान् कार्यकारी अधिकृत ज्यू,
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र
त्रिपुरेश्वर, काठमाडौं

मिति:-

विषय:- प्रशिक्षकको सूचि (Roster) मा नाम समावेश गर्ने बारे ।

केन्द्रको मिति को प्रकाशित सूचनाबमोजिम केन्द्रमा रहने विषयको प्रशिक्षकको सूचि(Roster) मा आवद्ध हुन इच्छुक भएकोले नाम सूचिकृत गरी दिनुहुन देहायका कागजात सहित यो निवेदन पेश गरेको छु ।

१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
३. अनुभव/तालीम/ सीप परीक्षण तह/व्यवसायिक योग्यता प्रमाणित गर्ने कागजातको प्रमाणित प्रतिलिपि ।
४. अन्य आवश्यक कागजातहरू ।

मेरो वैयक्तिक विवरण यसप्रकार छः

१. निवेदकको नाम, थर (नेपालीमा):
२. निवेदकको नाम, थर (अङ्ग्रेजीमा):
३. स्थायी ठेगाना:
अस्थायी ठेगाना:-
४. सम्पर्क मोबाईल नं.:
५. शैक्षिक योग्यता:

जन्ममिति:
पत्राचार गर्ने ठेगाना:
जारी मिति/जिल्ला :-
इमेल:

नागरिकता नं.

क्र.सं.	उपाधि	अध्ययन गरेको संस्थाको नाम ठेगाना	उत्तिर्ण गरेको वर्ष/श्रेणी	कैफियत

६. तालीम:

क्र.सं.	तालीम दिने संस्थाको नाम र ठेगाना	तालीमको नाम	तालीमको अवधि	कैफियत

७. सीप परीक्षण :

क्र.सं.	सीप परीक्षण गर्ने संस्थाको नाम र ठेगाना	सीप परीक्षणको नाम	सीप परीक्षण तह	कैफियत

८. कार्य अनुभव:

क्र.सं.	कार्यरत संस्थाको नाम ठेगाना	पद	अवधि	कैफियत

मैले पेश गरेको विवरण ठीक साँचो हो । फरक परे कानूनबमोजिम सहुंला, बुझाउँला ।

निवेदकको

नाम:

दस्तखत: